



१. शासकीय प्रवन्ध

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

१.१ समग्र स्थिति

१.१.१ सभाको सञ्चालन प्रक्रिया (स्थानीय ससरकार सञ्चालन ऐनको दफा १९)

- ☐ सभाको बैठक अगावै सदस्यहरूलाई छलफल र निर्णयका विषय हरूको जानकारी गराउने नगरिएको। (आधार नचाहिने)
- ☐ सभाको बैठक भन्दा अगावै सदस्यहरूलाई छलफल र निर्णय गर्नुपर्ने विषयहरूको स्पष्ट रूपमा लिखित पत्र मार्फत जानकारी गराउने गरिएको। (आधार १)
- ☐ सभाको बैठक हुने मितिको ७ दिन भन्दा कम अवधिमा सदस्यहरूलाई छलफल र निर्णय गर्नुपर्ने विषयहरू स्पष्ट रूपमा जानकारी गराउने गरिएको। (आधार १,२)
- ☒ सभाको बैठक भन्दा ७ दिन अगावै सदस्यहरूलाई छलफल र निर्णय गर्नुपर्ने विषयहरू स्पष्ट रूपमा लिखित जानकारी गराउने गरिएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- सभाका सदस्यहरूलाई दिएको पत्रको कार्यालय प्रति ☒
- विद्युतीय माध्यम प्रयोग गरिएको प्रमाण ☒

☒ कैफियत

<https://tilottamamun.gov.np/ne/content/%E0>

१.१.२ कार्यपालिकाको निर्णय प्रक्रिया (स्थाससं ऐनको दफा १७)

- ☐ छलफलका विषय र सो को निर्णय प्रमुखले भने अनुसारमात्र हुने गरेको। (आधार नचाहिने)
- ☐ छलफलका विषय र सोको निर्णय कार्यपालिकामा पेश भएको कार्यसूची बमोजिम हुने गरेको। (आधार १,२)
- ☐ निर्णय गर्नु पर्ने विषयमा खुला रूपमा छलफल भई बहुमतको आधारमा निर्णय हुने गरेको। (आधार १, २, ३)
- ☒ खुल्ला रूपमा छलफल भई सर्वसम्मत रूपमा निर्णयहरू हुने गरेको। (आधार १, २)

प्रमाणीकरणको आधार:

- कार्यसूची। छलफलको विषय ☒
- कार्यपालिकाको बैठकको उपस्थिति र निर्णय पुस्तिका ☒

☐ कैफियत

१.१.३ सभा। कार्यपालिकाले बनाएका स्थानीय कानून (ऐन, नियम, निर्देशिका, कार्याविधि र मापदण्ड) तथा निर्णयहरूको सार्वजनिकीकरण (स्थाससं ऐनको दफा १०को ३, नेपालको संविधानको धारा २७, सूचनाको हक)

- ☐ सभा/कार्यपालिकाले बनाएका स्थानीय कानून तथा निर्णयहरूको सार्वजनिकीकरण गर्ने नगरेको। (आधार नचाहिने)
- ☐ सभा/कार्यपालिकाले बनाएका स्थानीय कानून तथा निर्णयहरूको सार्वजनिकीकरण गर्दा कानूनहरू स्थानीय राजपत्रमा प्रकाशित गरेको तर निर्णय सार्वजनिक गर्ने नगरेको। (आधार १)
- ☐ सभा/कार्यपालिकाले बनाएका स्थानीय कानून तथा निर्णयहरूको सार्वजनिकीकरण गर्दा कानूनहरू स्थानीय राजपत्रमा प्रकाशित गरेको र निर्णयहरू सूचना पाटी मार्फत मात्र सार्वजनिक गर्ने गरेको। (आधार १, २)
- ☒ सभा/कार्यपालिकाले बनाएका स्थानीय तथा निर्णयहरूको सार्वजनिकीकरण गर्दा कानूनहरू स्थानीय राजपत्रमा प्रकाशित गरी निर्णयहरू वेबसाईट, सूचना पाटी र अन्य सञ्चार माध्यम मार्फत सार्वजनिक गर्ने गरेको। (आधार १, २, ३)

प्रमाणीकरणको आधार:

- निर्णयहरू उल्लेख भएको स्थानीय राजपत्रको प्रति ☒
- कार्यालयको सूचनापाटी मार्फत सार्वजनिकीकरण गरेको प्रमाण ☒
- वेबसाईट वा पत्रपत्रिकाको वा रेडियो वा टेलिभिजन भए सोको प्रमाण ☒

☒ कैफियत

<https://tilottamamun.gov.np/sites/tilottamam>



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

१. शासकीय प्रवन्ध

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

१.२ प्रक्रियागत स्थिति

१.२.१ सभा र कार्यपालिकाका समिति/उप-समिति सञ्चालन सम्बन्धी कार्यविधि (स्थाससं ऐ दफा १४, ४६, ६५, ६६, ६७)

- ☐ स्थाससं ऐनमा व्यवस्था भएका कार्यपालिकाका समिति/उपसमितिहरूको बैठक र सभा सञ्चालन सम्बन्धी कुनै कार्यविधि निर्माण नगरिएको। (आधार नचाहिने)
- ☐ स्थाससं ऐनमा व्यवस्था भएका कार्यपालिकाका केही समिति/उपसमितिहरूको बैठक र सभा सञ्चालन सम्बन्धी कार्यविधि निर्माण भएको तर कार्यान्वयन नभएको। (आधार १)
- ☒ स्थाससं ऐनमा व्यवस्था भएका कार्यपालिकाका सबै समिति/उपसमितिहरूको बैठक र सभा सञ्चालन सम्बन्धी कार्यविधि निर्माण भई कार्यान्वयन भएको। (आधार १, २,)

प्रमाणीकरणको आधार:

- कार्यविधिको प्रति ☒

☐ कैफियत

- समिति/उप-समितिको निर्णय पुस्तिका ☒

१.२.२ कार्यपालिकाको बैठक सञ्चालन (बैठक बोलाउने, मिति स्थान तोक्ने, कार्यसूची उपलब्ध गराउने, गणपूरक संख्या, निर्णय पुस्तिकामा हस्ताक्षर, निर्णयमा असहमति आदि) (स्थाससं ऐ दफा १७)

- ☐ कार्यपालिकाको बैठक सञ्चालनको विधि निर्धारण नभएको। (आधार नचाहिने)
- ☐ कार्यपालिकाको बैठक निर्धारित विधि अनुरूप आंशिक रूपमा पालना भएको। (आधार १, २, ३)
- ☒ कार्यपालिकाको बैठक निर्धारित विधि अनुरूप सञ्चालन हुने गरेको। (आधार १, २, ३)

प्रमाणीकरणको आधार:

- बैठक सञ्चालन विधिको प्रति ☒

☒ कैफियत

- कार्यसूची/ छलफलको विषय सहितको बैठक बारे जानकारी गराएको प्रमाण (पत्र, इमेल, SMS आदि) ☒

यस आबमा कुनै पनि निर्णयमा असहमति नभएको

- उपस्थिति र निर्णय (असहमतिका बुँदा सहित) ☒

१.२.३ आन्तरिक नियन्त्रण प्रणाली (स्थाससं ऐ दफा ७८)

- ☒ गाउँ/नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली तयार नभएको। (आधार नचाहिने)
- ☐ गाउँ/नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली तयार भएको तर कार्यान्वयन नभएको। (आधार १)
- ☐ गाउँ/नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणालीका तयार गरी पूर्ण रूपमा कार्यान्वयन गरी नियमित अनुगमन र पृष्ठपोषण भएको। (आधार १, २, ३)

प्रमाणीकरणको आधार:

☐ कैफियत

१.२.४ स्थानीय तहका पदाधिकारी हरूको सम्पत्ती विवरण (स्थाससं ऐ दफा ११०)

- ☐ स्थानीय तहका पदाधिकारीले कानुन बमोजिम पेश गर्नुपर्ने सम्पत्ती विवरण पेश नगरेको। (आधार नचाहिने)
- ☐ स्थानीय तहका पदाधिकारी हरू मध्ये केहीले कानुन बमोजिम पेश गर्नुपर्ने सम्पत्ती विवरण पेश गरेको। (आधार १)
- ☒ स्थानीय तहका पदाधिकारी हरू सबैले कानुन बमोजिम पेश गर्नुपर्ने सम्पत्ती विवरण पेश गरेको। (आधार १, २)

प्रमाणीकरणको आधार:

- स्थानीय तहमा सम्पत्ती विवरण पेश गरेको दर्ता पुस्तिका ☒

☐ कैफियत

- प्रदेश सरकारमा सम्पत्ती विवरण पठाएको पत्रको प्रति ☒



१. शासकीय प्रवन्ध

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

१.३ परिमाणात्मक स्थिति

१.३.१ मूल्याङ्कन अवधिमा बसेको कार्यपालिकाको बैठक संख्या (स्थाससं ऐ दफा १७, बैठककार्य सञ्चालन नियमावली)

- ☐ मासिक रूपमा नियमित बैठक नबसेको। (आधार १)
- ☐ महिनामा १ पटक बैठक बसेको। (आधार १)
- ☒ महिनामा कम्तीमा १ पटक बैठक बसी पूर्व निर्णयहरूक कार्यान्वयन अवस्था बारेमा समीक्षा गर्ने गरेको। (आधार १ र २)

प्रमाणीकरणको आधार:

- निर्णय पुस्तिका ☒
- समीक्षा भएको बैठकको निर्णय पुस्तिका ☒

☐ कैफियत

१.३.२ लेखा प्रणालीमा SUTRA को प्रयोग (स्थाससं ऐ दफा ७२)

- ☐ SUTRA प्रयोग नभएको (आधार नचाहिने)
- ☐ योजना र बजेटमा मात्र SUTRA प्रयोग भएको (आधार १)
- ☒ योजना, बजेट र खर्चमा SUTRA प्रयोग भएको (आधार १,२)

प्रमाणीकरणको आधार:

- योजना तथा बजेटको अभिलेख ☒
- खर्चको प्रतिवेदन ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

२. संगठन तथा प्रशासन

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

२.१ समग्र स्थिति

२.१.१ गाउँ/नगरपालिकाको क्षमता विकास । (स्थाससंके को दफा १०२)

- ☐ क्षमता विकास योजना तयार नभएको र क्षमता विकास कार्यक्रमका लागि बजेट विनियोजन नभएको। (आधार नचाहिने)
- ☐ क्षमता विकास योजना तयार भएको तर बजेट विनियोजन नभएको । (आधार १)
- ☐ क्षमता विकास योजना तयार भई वार्षिक लक्ष्यको ६० प्रतिशत भन्दा बढी कार्यान्वयन भएको। (आधार १,२)
- ☒ क्षमता विकास योजना तयार भई वार्षिक लक्ष्यको ८० प्रतिशत भन्दा बढी कार्यान्वयन भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- क्षमता विकास कार्यक्रमको प्रतिवेदन (तालिम योजना, हाजिर लगायत विवरण) ✓
- क्षमता विकास योजनाको प्रति ✓

☐ कैफियत

२.१.२ प्रतिवेदन तथा विवरण प्रेषण। (स्थाससंके दफा ७६ (५) र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, दफा ३(३))

- ☐ सङ्घ र प्रदेशलाई पठाउनुपर्ने प्रतिवेदन र विवरणहरू नपठाईएको। (आधार नचाहिने)
- ☐ सङ्घ र प्रदेशलाई पठाउनुपर्ने प्रतिवेदन र विवरणहरू तोकिएको समय भन्दा ढिलो गरी पठाईएको । (आधार १,२)
- ☐ सङ्घ र प्रदेश लाई पठाउनुपर्ने प्रतिवेदन र विवरणहरू नियमित रूपमा तोकिएको समयमा पठाइएको । (आधार १,२)
- ☒ सङ्घ र प्रदेशलाई पठाउनुपर्ने प्रतिवेदन र विवरणहरू नियमित रूपमा तोकिएको समयमा पठाई विवरणहरू कार्यालयको वेबसाइटमा राखिएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- चौमासिक प्रतिवेदन पठाएको कार्यालय प्रति ✓
- चलानी रजिष्टर वा इमेल को प्रति ✓
- Website को लिंक खुल्ने गरी स्क्रिनसट ✓

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

२. संगठन तथा प्रशासन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

२.२ प्रक्रियागत स्थिति

२.२.१ विषयगत विभाग/महाशाखा शाखा/ उपशाखा/एकाइहरू एवं जनशक्तिको काम, कर्तव्य, अधिकार र जिम्मेवारीको कार्यविवरण । (स्थाससंरे दफा ८अनुसार)

- ☐ कुनै पनि संरचनाको कार्यविवरण नै तयार नभएको। (आधार नचाहिने)
- ☐ केही मात्र संरचनाको कार्यविवरण तयार भएको तर कार्यान्वयन नभएको। (आधार १ वा २, ३)
- ☒ सबै संरचना तथा कार्यरत जनशक्तिको कार्यविवरण तयार गरी कार्यान्वयनमा ल्याइएको तथा विवरणहरूलाई वेवसाइटमा राखिएको । (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- संरचनागत कार्य विवरणको प्रति ☒
- संरचना तथा जनशक्तिको कार्य विवरणको प्रति ☒
- वेवसाइटमा कार्य विवरण राखिएको लिंक ☒

☐ कैफियत

२.२.२ स्थायी पदपूर्ती नगर्ने भनिएका पदहरूमा करारबाट मात्र पदपूर्ती। (ऐनको दफा ८को उपदफा ८,९)

- ☐ ऐन लागु भैसकेपछि पनि स्थायी पदपूर्ती नगर्ने भनिएका पदहरूमा पनि स्थायी पदपूर्ती गरिएको। (आधार नचाहिने)
- ☐ ऐन लागु भैसकेपछि स्थायी पदपूर्ती नगर्ने भनिएका पदहरूमा करारबाट सेवा लिईएको तर अवधि, पारिश्रमिक र अन्य सुविधा करार सम्झौतामा स्पष्ट नभएको। (आधार १,२)
- ☒ ऐन लागु भैसकेपछि स्थायी पदपूर्ती नगर्ने भनिएका पदहरूमा करारबाट मात्र सेवा लिईएको र करार सेवाको अवधि पारिश्रमिक र अन्य सुविधा करार सम्झौतामा उल्लेख गरिएको। (आधार १,२, ३)

प्रमाणीकरणको आधार:

- कार्यरत कर्मचारी (स्थायी, अस्थायी, करार) को विवरण ☒
- करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौता (एकै प्रकृतिका विषयका लागि, एक नमुना TOR) ☒
- कर्मचारीहरूको दरबन्दी विवरण वा स्वीकृत O&M प्रतिवेदन ☒

☐ कैफियत

२.२.३ कर्मचारीहरूको कार्य सम्पादन सम्झौता । (स्थाससंरे दफा १०कोअनुसार)

- ☒ कार्य सम्पादन सम्झौता प्रयोगमा नआएको । (आधार नचाहिने)
- ☐ प्रमुख/अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच मात्र कार्य सम्पादन सम्झौता भएको । (आधार १,२)
- ☐ प्रमुख/ अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच र प्र.प्र.अ र विभाग/महाशाखा/शाखा प्रमुख बीच कार्य सम्पादन सम्झौता भएको । (आधार १,२,३)

प्रमाणीकरणको आधार:

☐ कैफियत



२. संगठन तथा प्रशासन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

२.३ परिमाणात्मक स्थिति

२.३.१ जनशक्ति क्षमता विकासमा लगानी (स्थाससंघे दफा १०कोअनुसार वनेको कार्यविधि)

- ☐ कूल चालु खर्चको ०.५% भन्दा कम। (आधार १)
- ☐ कूल चालु खर्चको ०.५% -१.५ % सम्म। (आधार १)
- ☒ कूल चालु खर्चको १.५ % भन्दा बढी। (आधार १)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा खर्चको प्रतिवेदन ☒

☐ कैफियत

२.३.२ प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति दिन (आफ्नो क्षेत्रभित्र काजमा रहेको अवधी समेत) (स्थाससंघे दफा ८अनुसार को कार्य सम्पादन प्रभावकारिता)

- ☐ मन्त्रालयले तोकेको प्र.प्र.अ. कूल कार्य दिनको ५०% भन्दा कम उपस्थिति भएको। (आधार १)
- ☐ मन्त्रालयले तोकेको प्र.प्र.अ. कूल कार्य दिनको ५०% देखि ७५% सम्म उपस्थिति भएको (आधार १)
- ☒ मन्त्रालयले तोकेको प्र.प्र.अ. कूल कार्य दिनको ७५% भन्दा बढी उपस्थिति भएको। (आधार १)

प्रमाणीकरणको आधार:

- हाजिर रजिष्टर वा ई-हाजिरीको विश्लेषणात्मक विवरण ☒

☐ कैफियत

२.३.३ क्षमता विकास कार्यक्रममा पदाधिकारी र कर्मचारीहरूको सहभागिता। (स्थाससंघे को दफा १०कोअनुसार वनेको कार्यविधि) (यस दफामा पदाधिकारी भन्नाले गाउँ/नगर सभाका सदस्यहरूलाई बुझाउनेछ । गणना गर्दा पदाधिकारी र कर्मचारीहरूको छुट्टाछुट्टै गणना गर्नुपर्नेछ।)

- ☐ कूल पदाधिकारी र कर्मचारीको ४० प्रतिशत भन्दा कम (आधार १,२,३)
- ☐ कूल पदाधिकारी र कर्मचारीको ४० प्रतिशत देखि ६० प्रतिशत सम्म (आधार १,२,३)
- ☒ कूल पदाधिकारी र कर्मचारीको ६० प्रतिशत भन्दा बढी (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- कर्मचारीहरूको दरबन्दी विवरण वा स्वीकृत O&M र पदाधिकारीहरूको विवरण ☒

☐ कैफियत

- कार्यरत कर्मचारी (स्थायी, अस्थायी, करार सहित) को विवरण ☒

- पदाधिकारी र कर्मचारीको क्षमता विकास कार्यक्रमको प्रतिवेदन (तालिम योजना, हाजिर लगायतका विवरण सहित) ☒



३. वार्षिक बजेट तथा योजना व्यवस्थापन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

३.१ समग्र स्थिति

३.१.१ वार्षिक बजेट तथा कार्यक्रम र आवधिक योजना तर्जुमा। (स्थासंसंको दफा २ अनुसार)

- ☐ Spatial Based आवधिक विकास योजना, मध्यकालीन खर्च संरचना तयार नभएको। (आधार नचाहिने)
- ☐ Spatial Based आवधिक योजना तयार भएको तर मध्यकालीन खर्च संरचना र वार्षिक बजेट तथा कार्यक्रम आवधिक योजनामा आधारित नभएको (आधार १)
- ☐ एकीकृत भूउपयोग योजना, यातायात गुरु योजना, वातावरण व्यवस्थापन योजना समेत समावेश भएको GIS Based Spatial Plan मा आधारित आवधिक विकास योजना अनुसार मध्यकालीन खर्च संरचना तथा वार्षिक कार्यक्रम तथा बजेट तयार भएको। (आधार १,२)
- ☒ एकीकृत भूउपयोग योजना, यातायात गुरु योजना, वातावरण व्यवस्थापन योजना समेत समावेश भएको GIS Based Spatial Plan मा आधारित आवधिक विकास योजना तयार भई सो आधारमा मध्यकालीन खर्च संरचना सहितको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒
- Spatial Based आवधिक योजना दस्तावेज ☒
- मध्यकालीन खर्च संरचना दस्तावेज ☒

☐ कैफियत

३.१.२ बजेट तथा कार्यक्रम तर्जुमा र पारित गर्ने कार्यमा संबद्ध समिति र समन्वय (स्थासंसंको दफा ६५, ६६ र ६७)

- ☐ स्थानीय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन नभएको (आधार नचाहिने)
- ☐ स्थानीय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन भई यसको बैठकहरू बसेको (आधार १,३)
- ☐ वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा समिति, स्थानीय राजस्व परामर्श समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आफ्नो कार्यजिम्मेवारी अनुसार सबै कार्य सम्पादन गर्ने गरेको। (आधार १,२,३)
- ☒ वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिको सिफारीस बमोजिम तर्जुमा भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒
- समितिहरू गठन गर्ने निर्णय भएको निर्णय पुस्तिका ☒
- राजस्व परामर्श समितिको निर्णयको प्रति ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

३. वार्षिक बजेट तथा योजना व्यवस्थापन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

३.२ प्रक्रियागत स्थिति

३.२.१ दीगो विकासका लक्ष्यहरुको स्थानीयकरण (स्थाससंए को दफा २ अनुसार)

- ☒ दीगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि नीति तथा कार्ययोजना तयार नभएको। (आधार नचाहिने)
- ☐ दीगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि नीति तथा कार्ययोजना तयार भई आवधिक र वार्षिक योजनामा समावेश भएको। (आधार १,२)
- ☐ दीगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि स्पष्ट नीति तथा कार्ययोजना तर्जुमा भई वार्षिक योजनामा समावेश गरी कार्यान्वयन भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

☐ कैफियत

३.२.२ विषयक्षेत्रगत रूपमा बजेट सिलिङ्ग निर्धारण (स्थाससंए को दफा ६६ को अनुसार)

- ☐ विषयक्षेत्रगत रूपमा बजेट सिलिङ्ग निर्धारण नगरिएको। (आधार नचाहिने)
- ☐ प्राथमिकता क्षेत्र निर्धारण गरी विषयक्षेत्रगत रूपमा बजेट सिलिङ्ग निर्धारण गरिएको। (आधार १,२)
- ☒ प्राथमिकता क्षेत्र निर्धारण गरी विषयक्षेत्रगत रूपमा बजेट सिलिङ्ग निर्धारण गरी कार्यक्रम तर्जुमा गरिएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- योजनाको प्राथमिकता निर्धारणको निर्णय ☒
- बजेट सिलिङ्ग निर्धारण गरेको निर्णय पुस्तिका ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

३.२.३ बजेट प्रस्तुती तथा स्वीकृति (स्थाससंए को दफा ७ अनुसार)

- ☐ असार १० गतेभित्रमा आगामी आ.व.को आय व्यय अनुमान सहित बजेट तथा कार्यक्रम सभामा पेश नभएको र अषाढ मसान्तमा स्वीकृत नभएको। (आधार नचाहिने)
- ☐ असार १० गते पश्चात बजेट पेश भए पनि अषाढ मसान्तभित्र स्वीकृत भएको। (आधार १,२)
- ☒ असार १० गतेभित्र बजेट प्रस्तुती भई प्रयाप्त छलफल भई असार मसान्तभित्र स्वीकृत भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- सभाको बैठक, उपस्थिति र निर्णय पुस्तिका ☒
- सभामा बजेट पेश गरेको अभिलेख ☒

☐ कैफियत

३.२.४ गैरसरकारी सङ्घ संस्थाहरुले गाउँ/नगर सभाबाट पारित गरी योजना कार्यान्वयन (स्थाससंएन दफा २५)

- ☐ गै.स.स.को कार्यक्रमहरु वार्षिक योजनामा समावेश नभएको। (आधार नचाहिने)
- ☐ गै.स.स.को कार्यक्रमहरु वार्षिक योजनामा समावेश भएको। (आधार १,२)
- ☒ सबै गै.स.स.का कार्यक्रमहरु स्थानीय तहको वार्षिक योजना कार्यक्रममा समावेश भई कार्यान्वयन समेत भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- प्रगति प्रतिवेदन ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒
- गैससहरुसँग समन्वय बैठक र निर्णयको माइन्ड्युट ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

३. वार्षिक बजेट तथा योजना व्यवस्थापन

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

३.३ परिमाणात्मक स्थिति

३.३.१ कूल वार्षिक बजेटमा आन्तरिक आयको हिस्सा। (असविव्येदफा ८ अनुसार राजस्वको क्षमता)

- ☐ १०% सम्म
- ☐ १०-२०% सम्म
- ☒ २०% भन्दा बढी

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ✓

☐ कैफियत

३.३.२ पाँच लाख भन्दा कम लागतका योजनाले कूल पूँजीगत बजेटको ओगटेको हिस्सा (वजेट तथा कार्यक्रम तर्जुमाको मार्गदर्शन)

- ☐ ५०% भन्दा माथि
- ☐ (५० देखि ३०) % सम्म
- ☒ ३०% भन्दा कम

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ✓

☐ कैफियत

३.३.३ वार्षिक आन्तरिक आय बृद्धि गत वर्षको तुलनामा (असविव्येदफा ८ अनुसार राजस्वको क्षमता)

- ☐ यथावत वा कम
- ☐ ५ प्रतिशत देखि १० % सम्म
- ☒ १० % भन्दा बढी

प्रमाणीकरणको आधार:

- आन्तरिक आयको अभिलेख ✓

☐ कैफियत

३.३.४ गैसस मार्फत योजना कार्यान्वयन गरेको अवस्थामा गै

- ☐ २०% भन्दा कम लागत साझेदारी भएको।
- ☐ २०% देखि ३०% सम्म लागत साझेदारी भएको।
- ☒ ३०% भन्दा बढी लागत साझेदारी भएको।

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ✓
- साझेदारी सम्बन्धी निर्णय पुस्तिका ✓

☐ कैफियत

३.३.५ समपुरक अनुदानबाट सञ्चालन हुने आयोजनाहरूमा लागत साझेदारीका लागि बिनियोजित बजेट (असविव्येदफा १०)

- ☐ विनियोजन नभएको
- ☐ कार्यविधिले तोके बमोजिम लागत साझेदारी गर्ने।
- ☒ कार्यविधिले तोकेभन्दा बढी लागत साझेदारी गर्ने।

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ✓

☐ कैफियत



४. वित्तीय एवम् आर्थिक व्यवस्थापन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

४.१ समग्र स्थिति

४.१.१ आन्तरिक स्रोत (स्थाससंएन दफा ६५)

- ☐ हाल सम्म आफ्नो अधिकार क्षेत्रभित्र रहेका आन्तरिक स्रोतका दर र दायरा सम्बन्धमा कुनै अध्ययन नभएको। (आधार नचाहिने)
- ☐ आन्तरिक स्रोतका दर र दायरा सम्बन्धमा अध्ययन भई प्राप्त सुझाव आंशिक रूपमा कार्यान्वयन भएको। (आधार १,२)
- ☐ आन्तरिक स्रोतका दर र दायरा सम्बन्धमा अध्ययन भई प्राप्त सुझाव पूर्ण रूपमा कार्यान्वयन भएको। (आधार १,२)
- ☒ आन्तरिक स्रोतका दर र दायरा सम्बन्धमा अध्ययन भई प्राप्त सुझाव पूर्ण रूपमा कार्यान्वयन भइ आन्तरिक आय बृद्धि भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- राजस्व परामर्श समितिको अध्ययन प्रतिवेदन ☒
- राजस्वका दरहरूको सुची ☒
- आन्तरिक आयको तुलनात्मक अभिलेख ☒

☐ कैफियत

४.१.२ वित्तीय अनुशासन (असविव्यएपेरिच्छेद ८, दफा २५ देखि ३२)

- ☒ गत आर्थिक वर्षको अन्तिम लेखा परीक्षण भई कूल खर्चको ५% भन्दा वढी बेरुजू आँल्याईएको।
- ☐ गत आर्थिक वर्षको अन्तिम लेखा परीक्षण भई अन्तिम लेखा परीक्षणले कूल खर्चको (३-५)% बेरुजू आँल्याएको।
- ☐ गत आर्थिक वर्षको अन्तिम लेखा परीक्षण भई अन्तिम लेखा परीक्षणले कूल खर्चको (१-३)% बेरुजू आँल्याएको।
- ☐ अन्तिम लेखा परीक्षणले कूल खर्चको १% भन्दा कम बेरुजू आँल्याएको।

प्रमाणीकरणको आधार:

- लेखा परीक्षण प्रतिवेदन ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

४. वित्तीय एवम् आर्थिक व्यवस्थापन

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

४.२ प्रक्रियागत स्थिति

४.२.१ आय व्ययको वर्गीकरण तथा लेखाङ्कनका लागि नेपाल सरकार द्वारा निर्धारित पद्धति र ढाँचाको प्रयोग (असविब्ये, दफा ३२)

- ☐ प्रयोग गरिएको। (आधार नचाहिने)
- ☐ आंशिक प्रयोग गरिएको (आधार १,२)
- ☒ पूर्ण रूपमा प्रयोग गरिएको (आधार १,२)

प्रमाणीकरणको आधार:

- निर्धारित पद्धति र ढाँचा अनुसार आयको विवरण ✓
- निर्धारित पद्धति र ढाँचा अनुसार व्ययको विवरण ✓

☐ कैफियत

४.२.२ आय र व्ययको विवरण सार्वजनिकीकरण (असविब्येदफा ३०)

- ☐ आय+व्ययको विवरण सार्वजनिकीकरण गर्ने नगरिएको (आधार नचाहिने)
- ☐ आय+व्ययको विवरण सार्वजनिक गरिएको तर तोकिएको समय भित्र नगरिएको। (आधार १,२)
- ☒ आय+व्ययको विवरण तोकिएको समयभित्र सार्वजनिक गरिएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- आय+व्ययको आवधिक विवरण ✓
- समयभित्र वेबसाइट मार्फत सार्वजनिक गरेको अभिलेख ✓

☐ कैफियत

४.२.३ प्रचलित कानून अनुसार खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयारी र कार्यान्वयन (सा)

- ☐ खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार भएको। (आधार १)
- ☐ खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार भई आंशिक कार्यान्वयन भएको। (आधार १,२)
- ☒ खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार भई पूर्ण रूपमा कार्यान्वयन भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- वार्षिक खरिद योजना र खरिदको गुरु योजनाको प्रति ✓
- खरिद योजनाको वार्षिक समीक्षा प्रतिवेदन ✓

☐ कैफियत

४.२.४ वार्षिक बजेट कार्यान्वयनको प्रगति समीक्षा (स्थासंसेन दफा ७को ६)

- ☐ गत आर्थिक वर्षको समीक्षा चालु आ.व.को पहिलो चौमासिकभित्र नगरेको। (आधार नचाहिने)
- ☐ गत आर्थिक वर्षको समीक्षा चालु आ.व.को पहिलो चौमासिकभित्र गरेको तर समीक्षा प्रतिवेदन सार्वजनिक नगरेको। (आधार १,२)
- ☒ गत आर्थिक वर्षको समीक्षा चालु आ.व.को पहिलो चौमासिकभित्र सम्पन्न गरी समीक्षा प्रतिवेदन सार्वजनिक गरेको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- समीक्षाको कार्यक्रमको उपस्थिति ✓
- समीक्षा कार्यक्रमको प्रतिवेदन ✓
- समीक्षा प्रतिवेदन सार्वजनिक गरेको सार्वजनिक संचार माध्यमको प्रमाण ✓

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

४. वित्तीय एवम् आर्थिक व्यवस्थापन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

४.३ परिमाणात्मक स्थिति

४.३.१ रकमान्तर (स्थाससंऐन दफा ७९)

- ☐ तोकिएको सीमा वा शीर्षक बाहिर गई रकमान्तर भएको। (आधार नचाहिने)
- ☐ सभाबाट स्वीकृत गरेका कार्यक्रममा सीमा वा शीर्षक बाहिर गई रकमान्तर गरेको। (आधार १,२,३)
- ☒ सभाबाट स्वीकृत गरेका कार्यक्रममा तोकिएको सीमा र शीर्षकभित्र मात्र खर्च भई रकमान्तर नगरेको। (आधार १,३)

प्रमाणीकरणको आधार:

- SUTRA बाट प्राप्त बजेट र खर्च विवरण ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

४.३.२ प्रशासनिक खर्च (स्थाससंऐन दफा ७ अनुसारको आय व्यय अनुमान अनुसार)

- ☐ आन्तरिक आय र राजस्व बाँडफाँटबाट प्राप्त रकम भन्दा बढी प्रशासनिक खर्च भएको। (आधार १,२)
- ☐ आन्तरिक आय र राजस्व बाँडफाँट शीर्षकबाट प्रशासनिक खर्च पुर्याएको। (आधार १,२,३)
- ☒ आन्तरिक आय र राजस्व बाँडफाँट शीर्षकबाट प्रशासनिक खर्च पुर्याई पूँजीगत कार्यक्रममा समेत खर्च गरेको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒
- SUTRA बाट प्राप्त बजेट र खर्च विवरण ☒
- आन्तरिक आयको विवरण ☒

☐ कैफियत

४.३.३ पूँजीगत खर्च (स्थाससंऐन दफा ७ अनुसारको आय व्यय अनुमान अनुसार)

- ☐ पूँजीगत बजेटको ६०% भन्दा कम खर्च गरेको। (आधार १,२)
- ☐ पूँजीगत बजेटको (६०-८०)% सम्म खर्च गरेको। (आधार १,२)
- ☒ पूँजीगत बजेटको ८०% भन्दा बढी खर्च गरेको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- SUTRA बाट प्राप्त बजेट र खर्च विवरण ☒
- आन्तरिक लेखा परीक्षण प्रतिवेदन ☒

☐ कैफियत

४.३.४ राजस्व सङ्कलन (स्थाससंऐन दफा ७९)

- ☐ राजस्व अनुमान को ७०% भन्दा कम राजस्व सङ्कलन भएको। (आधार १)
- ☐ राजस्व अनुमान को (७०-९०)% राजस्व सङ्कलन भएको। (आधार १)
- ☒ राजस्व अनुमान को ९०% भन्दा बढी राजस्व सङ्कलन भएको। (आधार १)

प्रमाणीकरणको आधार:

- आन्तरिक राजस्वको लक्ष र सङ्कलित परिमाण देखिने दस्तावेज ☒

☐ कैफियत

४.३.५ खर्च गर्ने अख्तियारी (स्थाससंऐन दफा ७३)

- ☐ प्रमुख वा अध्यक्षले खर्च गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएको। (आधार नचाहिने)
- ☐ प्रमुख वा अध्यक्षले खर्च गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई तोकिएको समय भन्दा पछि दिएको। (आधार १)
- ☒ खर्च गर्ने अख्तियारी प्रमुख वा अध्यक्षले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई दिएको। (आधार १)

प्रमाणीकरणको आधार:

- प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी प्रदान गरेको पत्रको प्रति ☒

☐ कैफियत



५. सेवा प्रवाह

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

५.१ समग्र स्थिति

५.१.१ सेवा प्रवाह (स्थाससंऐनदफा११)

- ☐ स्थानीय तहबाट नागरिकलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधाको सम्बन्धमा कार्यपालिका बैठकमा छलफल हुने गरेको। (आधार १)
- ☐ स्थानीय तहबाट नागरिकलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधाको सम्बन्धमा कार्यपालिकामा छलफल भई सेवा प्रवाह सुधारका सम्बन्धमा निर्णय समेत भएको। (आधार १)
- ☐ स्थानीय तहबाट नागरिकलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधाको सम्बन्धमा कार्यपालिकामा छलफल भई सेवा प्रवाह सुधारका सम्बन्धमा निर्णय भई ५० प्रतिशत कार्यान्वयन भएको। (आधार १,२)
- ☒ स्थानीय तहबाट नागरिकलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधाको सम्बन्धमा कार्यपालिकामा छलफल भई सेवा प्रवाह सुधारका सम्बन्धमा निर्णय भई पूर्ण रूपमा कार्यान्वयन भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- कार्यपालिकाको बैठकको निर्णय ☒
- निर्णय कार्यान्वयन प्रगति प्रतिवेदन ☒

☐ कैफियत

५.१.२ वडाले उपलब्ध गराउने सेवा (स्थाससंऐनदफा१२)

- ☐ सबै वडामा कार्यालय स्थापना नगरी सयुक्त वडा कार्यालयबाट सेवाप्रवाह गर्ने गरिएको। (आधार १)
- ☐ सबै वडामा कार्यालयहरू स्थापना भएको। (आधार १)
- ☐ सबै वडामा कार्यालय स्थापना भई वडाबाट सेवाहरू प्रवाह भएको। (आधार १,२)
- ☒ सबै वडामा आफ्नै भवनमा कार्यालय स्थापना भई सबै सेवाहरू प्रवाह भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- वडा कार्यालयहरू स्थापनाको विवरण ☒
- वडाबाट सेवा प्रवाहको विवरण ☒
- वडा कार्यालयको भवनको अभिलेख ☒

☐ कैफियत

५.१.३ सेवा प्रतिको सन्तुष्टी (स्थाससंऐनदफा ११,१को काम)

- ☐ सेवाप्रवाह प्रति सेवाग्राहीहरूलाई सन्तुष्ट बनाउन नसकिएको। (आधार नचाहिने)
- ☐ कार्यालयबाट प्रवाह भएका सेवाहरू मध्ये केही सेवाहरूमा मात्र सेवाग्राहीहरू सन्तुष्ट बनाउन सकिएको। (आधार १)
- ☐ सेवाप्रवाहको स्तर सन्तोषजनक रहेको। (आधार १, ३)
- ☒ सेवाप्रवाहबाट सेवाग्राही पूर्ण सन्तुष्ट भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- गुनासो वा उजुरी संख्या र निर्णय ☒
- उपभोक्ता सर्भे ☒
- सार्वजनिक सुनुवाइको अभिलेख र तस्बिर/भिडियो ☒

☐ कैफियत



५. सेवा प्रवाह

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

५.२ प्रक्रियागत स्थिति

५.२.१ सेवा प्रवाहमा प्रविधिमा आधारित टोकन, अनलाईन रजिष्ट्रेशन वा कम्प्युटर विलिङ प्रविधिको प्रयोग (स्थाससं ऐन दफा १को उपदफाको ड १)

- ☐ सेवा प्रवाहमा उल्लेखित कुनै पनि सूचना प्रविधिको प्रयोग नभएको। (आधार नचाहिने)
- ☐ सेवा प्रवाहमा उल्लेखित मध्ये २ प्रकारको सूचना प्रविधिको प्रयोग भएको। (आधार १,२,३)
- ☒ सेवा प्रवाहमा उल्लेखित सबै प्रकारको सूचना प्रविधिको प्रयोग भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- टोकन प्रणाली ✓
- अनलाईन रजिस्ट्रेशन ✓
- कम्प्युटर विलिङ ✓

☐ कैफियत

५.२.२ सेवा प्रवाहको मापदण्ड (SOP) (स्थाससं ऐन दफा १को उपदफाको ड १)

- ☐ कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी मापदण्ड तयार नभएको। (आधार नचाहिने)
- ☐ कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी मापदण्ड तयार भएको तर कार्यान्वयन नभएको। (आधार १,२)
- ☒ कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी मापदण्ड तयार भई कार्यान्वयन भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- वेबसाईटमा मापदण्ड राखिएको ✓
- निर्धारित गरिएका सेवाका मापदण्ड एवं सूचकहरू ✓
- मापदण्ड पालनाको समीक्षा प्रतिवेदन ✓

☐ कैफियत

५.२.३ बैंकिंग प्रणालीबाट भुक्तानी (स्थाससं ऐन दफा १को उपदफाको ड ७)

- ☐ कार्यालयबाट गरिने भुक्तानीहरू बैंकिंग प्रणाली र नगदमा समेत हुने गरेको। (आधार नचाहिने)
- ☐ सबै भुक्तानीहरू बैंकिंग प्रणालीद्वारा गर्ने गरिएको। (आधार १)
- ☒ सबै भुक्तानीहरू बैंकिंग प्रणालीद्वारा भई e-Payment लागु गरेको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- बैङ्किङ भुक्तानी प्रणाली ✓
- e-payment को लागि भएको समझौता ✓

☐ कैफियत

५.२.४ वडामा सेवा प्रवाहको वैकल्पिक व्यवस्था (स्थाससं ऐन १६को उपदफा को ग को ६ र दफा १८ को उपदफा ३)

- ☐ वडाहरूमा वडा अध्यक्षको अनुपस्थितिमा निजले उपलब्ध गराउनुपर्ने सेवाको वैकल्पिक व्यवस्था नगरेको (आधार नचाहिने)
- ☐ वडाहरूमा वडा अध्यक्षको अनुपस्थितिमा निजले उपलब्ध गराउनुपर्ने सेवाको वैकल्पिक व्यवस्था कहिले काँही/ केही वडामा गर्ने गरेको। (आधार १ वा २)
- ☒ सबै वडामा वडा अध्यक्ष अनुपस्थित हुँदा निजले उपलब्ध गराउनु पर्ने सेवाको वैकल्पिक व्यवस्था गर्ने गरेको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- अधिकार प्रत्यायोजनको प्रति ✓
- जिम्मेवारी तोकिएको पत्र को प्रति ✓

☐ कैफियत



५. सेवा प्रवाह

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

५.३ परिमाणात्मक स्थिति

५.३.१ गुनासो फर्छ्यौट (स्थासंसं ऐन दफा १को उपदफाको ड ७)

- ☐ मूल्याङ्कन अवधिमा प्राप्त गुनासोको अभिलेख राखी सो मध्ये ४०% भन्दा कम सम्बोधन भएको । (आधार १,२)
- ☐ मूल्याङ्कन अवधिमा प्राप्त गुनासोको अभिलेख राखी सो मध्ये (४०-८०)% सम्म सम्बोधन भएको । (आधार १,२)
- ☒ मूल्याङ्कन अवधिमा प्राप्त गुनासोको अभिलेख राखी सो मध्ये ८०% भन्दा वढि सम्बोधन भएको । (आधार १,२)

प्रमाणीकरणको आधार:

- गुनासो दर्ता किताब ☒
- गुनासो फर्छ्यौट सूची ☒

☐ कैफियत

५.३.२ सामाजिक सुरक्षा भत्ता बैङ्क खाता मार्फत भुक्तानी (स्थासंसंऐन दफा१को उपदफाको त २)

- ☐ कूल लाभग्राहीको १/३ सम्म (आधार १,२)
- ☐ कूल लाभग्राहीको १/३ देखि २/३ सम्म (आधार १,२)
- ☒ कूल लाभग्राहीको २/३ भन्दा माथि (आधार १,२)

प्रमाणीकरणको आधार:

- लाभग्राहि संख्या र भुक्तानीको अभिलेख ☒
- बैंक सुविधा उपलब्ध भए बैंकको statement ☒

☐ कैफियत

५.३.३ जन्मेको मितिले ३५ दिनभित्र भएको कूल जन्मदर्ता संख्या (स्थासंसंऐ दफा १को उपदफा ४)

- ☐ ७०% भन्दा कम (आधार १)
- ☐ ७०% देखि ९० %सम्म (आधार १)
- ☒ ९० % भन्दा वढी (आधार १)

प्रमाणीकरणको आधार:

- घटना दर्ता किताब ☒

☐ कैफियत

५.३.४ सार्वजनिक सुनुवाइ (स्थासंसंऐ दफा ७८ को उपदफा ५)

- ☒ मूल्याङ्कन अवधिमा १ पटक मात्र सार्वजनिक सुनुवाइ भएको। (आधार १,२)
- ☐ मूल्याङ्कन अवधिमा २ पटक सम्म सार्वजनिक सुनुवाइ भएको। (आधार १,२)
- ☐ प्रत्येक चौमासिकमा कम्तीमा १ पटक सार्वजनिक सुनुवाइ भएको।(आधार १,२)

प्रमाणीकरणको आधार:

- सार्वजनिक सुनुवाइको अभिलेख पुस्तिका ☒

☐ कैफियत

५.३.५ ५ सेवा प्रवाहमा घुम्ती सेवाको प्रयोग (स्थासंसंऐ दफा१को उपदफाको ड ७)

- ☐ सेवा प्रवाह कार्यालयबाट मात्र सीमित रहेको । (आधार नचाहिने)
- ☐ सेवा प्रवाहलाई पहुँच योग्य बनाउन कम्तीमा वर्षको १ पटक घुम्ती सेवाहरु सञ्चालन। (आधार १)
- ☒ सेवा प्रवाहलाई सहज बनाउन आवश्यकता अनुसार सबै वडामा घुम्ती सेवाहरु समेत सञ्चालन गर्ने गरेको। आधार १)

प्रमाणीकरणको आधार:

- घुम्ती सेवाको अभिलेख पुस्तिका ☒

☐ कैफियत

५.३.६ ६ शिक्षामा सबै बालबालिको पहुँच (स्थाससंरे दफा१को उपदफाको ज)

- ☐ मूल्याङ्कन अवधिमा विद्यार्थी भर्ना दर ८० % भन्दा कम रहेको र गत वर्षको तुलनामा विद्यालय छोड्ने दर नघटेको। (आधार १)
- ☐ मूल्याङ्कन अवधिमा विद्यार्थी भर्ना दर (८०-९०) % भई गत वर्षको तुलनामा विद्यालय छोड्ने दर ५०% सम्म घटेको। (आधार १)
- ☒ मूल्याङ्कन अवधिमा विद्यार्थी भर्ना दर ९०% भन्दा वढि भई गत वर्षको तुलनामा विद्यालय छोड्ने दर ५०% भन्दा बढिले घटेको। (आधार १)

प्रमाणीकरणको आधार:

- Education MIS (EMIS) बाट विद्यार्थीको कक्षागत भर्ना र हाजिरी सहित समग्र स्थिति देखिने प्रतिवेदन ☒

☐ कैफियत

५.३.७ ७ स्वास्थ्य सेवामा नागरिकको पहुँच (स्थाससंरे दफा१को उपदफाको झ)

- ☐ (क) नेपाल सरकारको नीति बमोजिम स्थापना र सञ्चालन भएका स्वास्थ्य संस्थाहरुमा जनशक्ति, उपकरण र औषधी आवश्यकतानुसार उपलब्ध नभएको । (ख) बालबालिकाको लागि अनिवार्य गरिएका खोप ८०% भन्दा कम बालबालिकाले मात्र प्राप्त गरेको । (आधार १,२)
- ☐ (क) नेपाल सरकारको नीति बमोजिम स्थापना र सञ्चालन भएका स्वास्थ्य संस्थाहरुमा जनशक्ति, उपकरण र औषधी आवश्यकतानुसार उपलब्ध भएको । (ख) बालबालिकाको लागि अनिवार्य गरिएका खोप (८०-९०%) सम्म बालबालिकाले प्राप्त गरेको । (आधार १,२)
- ☒ (क) नेपाल सरकारको नीति बमोजिम स्थापना र सञ्चालन भएका स्वास्थ्य संस्थाहरुमा जनशक्ति, उपकरण र औषधी आवश्यकतानुसार उपलब्ध भएको । (ख) बालबालिकाको लागि अनिवार्य गरिएका खोप ९०% भन्दा बढी बालबालिकाले प्राप्त गरेको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- स्वास्थ्य संस्थाहरुमा जनशक्ति, उपकरण र औषधी आवश्यकता र परिपूर्तीको अवस्था झल्किने प्रतिवेदन ☒
- Health MIS (HMIS) बाट प्राप्त प्रतिवेदन (संचालित स्वास्थ्य संस्थाको विवरण, स्वास्थ्य संस्थामा भएको दरबन्दी र नियमित कार्यरत स्स्थकर्मिको संख्या, स्वास्थ्य उपकरण र औषधी उपलब्धता, वर्थिङ्ग सुविधा, बालबालिकाको अभिलेख र खोप लिएका को रकई) लगायतको समग्र स्थिति देखिने गरी ☒

☐ कैफियत

५.३.८ ८ कृषि र पशु सेवा (स्थाससंरे दफा १को उपदफाको ण र द)

- ☐ स्थापना भएका कृषि तथा पशु सेवा केन्द्रमा आवश्यक जनशक्ति र माग अनुसारको सेवा र प्रविधि उपलब्ध नभएको। (आधार १,२)
- ☒ स्थापना भएका कृषि तथा पशु सेवा केन्द्र मध्ये केहीमा मात्र आवश्यक जनशक्ति र माग अनुसारको सेवा र प्रविधि उपलब्ध भएको । (आधार १,२)
- ☐ स्थापना भएका सबै कृषि तथा पशु सेवा केन्द्रहरुमा आवश्यक जनशक्ति, माग अनुसारको सेवा र प्रविधि उपलब्ध भएको । (आधार १,२)

प्रमाणीकरणको आधार:

- मापदण्डको अनुपातमा हालको सेवाको अवस्था झल्कने विश्लेषणात्मक विवरण/प्रतिवेदन ☒
- कृषि सेवा केन्द्र संख्या, प्रति सेवाकेन्द्रले सेवा पुऱ्याउनु पर्ने क्षेत्र (हेक्टर), पशुसेवा केन्द्रहरु को संख्या, प्रति सेवा केन्द्रले पुऱ्याउनुपर्ने सेवा (पशु गोटा) लगायत कृषि र पशुसेवाकेन्द्रले पुऱ्याउनुपर्ने सेवाको मापदण्ड ☒

☐ कैफियत

५.३.९ ९ स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण (स्थाससंरे दफा१को उपदफाको ण ७)

- ☐ स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि कुनै नीतिगत र कार्यक्रमगत पहल नभएको । (आधार नचाहिने)
- ☐ स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि नीतिगत र कार्यक्रमगत व्यवस्था गरेको तर सो अनुसार बजार व्यवस्थापन हुन नसकेको। (आधार १,२)
- ☒ स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि नीतिगत र कार्यक्रम व्यवस्था गरी सो अनुसार बजार व्यवस्थापन भएको (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- बजारको व्यवस्था भएको प्रमाण ☒
- संस्थागत व्यवस्था भएको प्रमाण ☒
- नीति र कार्यक्रम ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

६. न्यायिक कार्य सम्पादन

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

६.१ समग्र स्थिति

६.१.१ न्याय सम्पादन (स्थासंसेन दफा ४६ को उपदफा १, दफा ४९ को उपदफा १२)

- ☐ न्यायिक समिति सञ्चालनका लागि कार्यविधि तयार नभएको। (आधार नचाहिने)
- ☐ न्यायिक समिति सञ्चालनको कार्यविधि तयार भएको तर कार्यविधि पालना नभएको। (आधार १)
- ☐ न्यायिक समिति सञ्चालनका लागि कार्यविधि निर्माण भएपनि कार्यविधिको आंशिक पालना भएको। (आधार १,२)
- ☒ न्यायिक समिति सञ्चालनका लागि कार्यविधि निर्माण भई कार्यविधि अनुसार कार्य सम्पादन भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- न्याय सम्पादन कार्यविधिको प्रति ✓
- न्याय सम्पादनको अभिलेख ✓

☐ कैफियत



६. न्यायिक कार्य सम्पादन

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

६.२ प्रक्रियागत स्थिति

६.२.१ मेलमिलाप कर्ताको व्यवस्था (स्थाससंएन दफा ४९ को उपदफा ३)

- ☐ मेलमिलापकर्ताको व्यवस्था नै नरहेको। (आधार नचाहिने)
- ☐ मेलमिलापकर्ताहरूलाई सुचिकृत नगरी, मेलमिलापका कार्यहरू गरेको (आधार २,३)
- ☒ सूचीकृत गरेको मेलमिलापकर्ताबाट मात्र मिलापत्र गराउने गरेको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- मेलमिलापका फैसलाहरूको सूची ✓
- मेलमिलापकर्ता नियुक्तिको प्रति ✓
- मेलमिलापकर्ताहरूको सूची ✓

☐ कैफियत

६.२.२ न्यायिक समितिको निर्णय प्रकृया (स्थाससंएन दफा ४९)

- ☐ अधिकांश निर्णय संयोजकले मात्र गर्ने गरेको। (आधार १)
- ☐ अधिकांश निर्णय बहुमतको आधारमा गर्ने गरेको। (आधार १)
- ☒ निर्णय सर्वसम्मत हुने गरेको। (आधार १)

प्रमाणीकरणको आधार:

- न्यायिक समितिका निर्णयहरूको अभिलेख (एकल/ बहुमत/ सर्वसम्मत कानुनी प्रक्रिया समेत देखिने गरि तयार गरिएको सूची) ✓

☐ कैफियत

६.२.३ न्यायिक समितिको प्रतिवेदन प्रणाली (स्थाससंएन दफा ५ को उपदफा २)

- ☐ प्रतिवेदन पेश गर्ने नगरेको। (आधार नचाहिने)
- ☐ प्रतिवेदन पेश भएको तर सभामा छलफल नगरेको। (आधार १,२)
- ☒ प्रतिवेदन पेश भई सभामा छलफल भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- सभाको छलफल र निर्णय पुस्तिका ✓
- अध्यक्ष मार्फत सभामा प्रतिवेदन पेश भएको दर्ता किताव ✓

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

६. न्यायिक कार्य सम्पादन

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

६.३ परिमाणात्मक स्थिति

६.३.१ उजूरी फर्छ्यौट। (स्थाससंरेन दफा ४९ को उपदफा ४)

- ☐ मूल्याङ्कन अवधिमा प्राप्त उजूरीको ५० % भन्दा कम फर्छ्यौट भएको। (आधार १,२)
- ☐ मूल्याङ्कन अवधिमा प्राप्त उजूरीको (५०-७०) % सम्म फर्छ्यौट भएको। (आधार १,२)
- ☒ मूल्याङ्कन अवधिमा प्राप्त उजूरीको ७० % भन्दा बढी फर्छ्यौट भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- उजूरी फर्छ्यौट किताव ✓
- उजूरी दर्ता किताव ✓

☐ कैफियत

६.३.२ न्यायिक समितिको निर्णय उपर पुनरावेदन (स्थाससंरेन दफा ५१)

- ☐ समितिले फर्छ्यौट गरेका कूल उजूरी मध्ये ५०% भन्दा बढी विवाद पुनरावेदनमा गएको। (आधार १,२)
- ☐ समितिले फर्छ्यौट गरेका कूल उजूरी मध्ये १०-५०% सम्म विवाद पुनरावेदनमा गएको। (आधार १,२)
- ☒ समितिले फर्छ्यौट गरेका कूल उजूरी मध्ये १०% भन्दा कम विवाद पुनरावेदनमा गएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- उजूरी फर्छ्यौट सूची ✓
- पुनारावेदन परेका उजूरी सूची ✓

☐ कैफियत

६.३.३ मेलमिलाप केन्द्र गठन (स्थाससंरेन दफा ४९ को उपदफा १०)

- ☐ कुनै पनि वडामा मेलमिलाप केन्द्र गठन नभएको। (आधार १,२)
- ☒ केही वडामा मात्र मेलमिलाप केन्द्र गठन भई सञ्चालनमा आएको। (आधार १,२)
- ☐ सबै वडामा मेलमिलाप केन्द्र गठन भई सञ्चालनमा आएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- सबै वडामा मेलमिलाप केन्द्रको कार्यसञ्चालन भएको प्रमाण ✓
- मेल मिलाप केन्द्र गठन भएको निर्णय पुस्तिका ✓

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

७. भौतिक पूर्वाधार

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

७.१ समग्र स्थिति

७.१.१ सडक यातायात गुरुयोजना अनुसार सडक पूर्वाधार निर्माण

- ☐ सडक यातायात गुरुयोजना तयार नभएको
- ☐ सडक यातायात गुरुयोजना अनुसार वार्षिक कार्यक्रम तर्जुमा गरिएको (आधार १)
- ☐ सडक यातायात गुरुयोजनाले तोकेको सडकको क्षेत्राधिकार अनुसार नक्सा पास हुने गरेको र उक्त योजनाले तोकेको वार्षिक लक्ष्यको ६० प्रतिशत सडक निर्माण भएको (आधार १,२,३)
- ☒ सडक यातायात गुरुयोजनाले तोकेको सडकको क्षेत्राधिकार अनुसार नक्सा पास हुने गरेको र उक्त योजनाले तोकेको वार्षिक लक्ष्यको ८० प्रतिशत सडक निर्माण भएको (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- सडक यातायात गुरु योजना ☒
- नक्सा पासको अवस्था ☒
- सडकको क्षेत्राधिकार निर्धारण ☒

☐ कैफियत

७.१.२ जोखिम संवेदनशील भूउपयोग योजना (स्थाससंऐन, २०७२को दफा २७)

- ☐ जोखिम संवेदनशील भूउपयोग योजना तयार नभएको (आधार नचाहिने)
- ☐ जोखिम संवेदनशील भूउपयोग योजना तयार भएको (आधार १)
- ☐ जोखिम संवेदनशील भूउपयोग योजना तयार भई कार्यान्वयनमा आएको (आधार १,२,३)
- ☒ जोखिम संवेदनशील भूउपयोग योजना अनुसार कम्तीमा बर्षमा एउटा जग्गा एकिकरण वा जग्गा विकास वा बस्ती विकास वा सम्पदा संरक्षण योजना कार्यान्वयनमा ल्याईएको (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒
- जोखिम संवेदनशील भूउपयोग योजना ☒
- वार्षिक प्रगति प्रतिवेदन ☒

☐ कैफियत

७.१.३ भौतिक पूर्वाधार विकासमा सार्वजनिक- निजी साझेदारी नीति (स्थाससंऐन, २०७२को दफा २४)

- ☐ सार्वजनिक- निजी क्षेत्र साझेदारी सम्बन्धी कुनै नीति तर्जुमा नभएको । (आधार नचाहिने)
- ☐ सार्वजनिक- निजी क्षेत्र साझेदारी सम्बन्धी नीति तर्जुमा भएको तर कार्यान्वयन नभएको । (आधार १,२,३)
- ☐ सार्वजनिक- निजी क्षेत्र साझेदारी सम्बन्धी नीति तर्जुमा भई आंशिक योजनाहरूमा कार्यान्वयन भएको । (आधार १,२,३)
- ☒ सार्वजनिक- निजी क्षेत्र साझेदारी सम्बन्धी नीति तर्जुमा भई नीतिमा उल्लेखित सबै योजनाहरूमा साझेदारी कार्यक्रम सञ्चालन भएको । (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- साझेदारी सम्बन्धी नीतिको प्रति ☒
- सार्वजनिक- निजी साझेदारीमा संचालित योजनाहरूको सूची ☒
- नीतिको कार्यान्वयन अवस्थाको समीक्षा प्रतिवेदन (साझेदारी भएका क्षेत्र, किसिम र खर्चको अंश सहित) ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

७. भौतिक पूर्वाधार

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

७.२ प्रक्रियागत स्थिति

७.२.१ बालमैत्री तथा अपाङ्गमैत्री पूर्वाधार (स्थाससंऐन, २०७४ को दफा २४ को उपदफा २)

- ☐ बालमैत्री तथा अपाङ्गमैत्री नीति तथा कार्यक्रम नभएको (आधार नचाहिने)
- ☐ बालमैत्री तथा अपाङ्गमैत्री नीति तथा कार्यक्रम कार्यान्वयन भई बालमैत्री स्थानीय शासनका पूर्वाधार पुरा गरी कम्तीमा १ वटा वडालाई बालमैत्री वडा घोषणा गरेको (आधार १,२)
- ☒ बालमैत्री तथा अपाङ्गमैत्री नीति तथा कार्यक्रम कार्यान्वयन भई बालमैत्री स्थानीय शासनका पूर्वाधार पुरा गरी बालमैत्री स्थानीय तह घोषणा गरेको (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- बालमैत्री तथा स्थानीय नीति ☒
- बालमैत्री वडा घोषणाको प्रतिवेदन ☒
- बालमैत्री स्थानीय तह घोषणाको प्रतिवेदन ☒

☐ कैफियत

७.२.२ निर्मित पूर्वाधारको उपयोग र दिगो व्यवस्थापन (स्थाससंऐन, २०७४को दफा २को उपदफा ३)

- ☐ निर्मित पूर्वाधारको मर्मत संभारका लागि कुनै नीतिगत र कार्यक्रमगत व्यवस्था नभएको। (आधार नचाहिने)
- ☐ निर्मित पूर्वाधारको मर्मत संभारका लागि बजेट तथा कार्यक्रम भएको तर त्यसको व्यवस्थापनका लागि कुनै नीति नभएको। (आधार २)
- ☒ निर्मित पूर्वाधारको मर्मत संभारका लागि लाभग्राहीको योगदान सहित कोष स्थापना भएको र नीतिगत व्यवस्था अनुसार स्वीकृत वार्षिक कार्यक्रमका आधारमा कोषको उपयोग भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- मर्मत संभार कोष मार्फत संचालित कुनै एक योजनाको लाभग्राहीको योगदान खुलेको समझौताको प्रति ☒
- कोष कार्यान्वयन समीक्षा प्रतिवेदन ☒
- मर्मत सम्भार कोष स्थापना र त्यसमा राखिने रकमको अड्डाबारे सभा द्वारा भएको निर्णय ☒

☐ कैफियत

७.२.३ आयोजनाको वातावरणीय अध्ययन- संक्षिप्त, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) (स्थाससंऐन, २०७४को दफा २को उपदफा २)

- ☐ प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) नगरिएको। (आधार नचाहिने)
- ☐ केही आयोजना हरूमा संक्षिप्त, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) गरिएको। (आधार १)
- ☒ कानुनी व्यवस्था अनुरूप सबै आयोजनाहरूमा संक्षिप्त, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) गरिएको। (आधार १)

प्रमाणीकरणको आधार:

- कानून बमोजिम BEA, IEE र EIA गर्नुपर्ने र सम्पन्न गरिएका आयोजनाहरूको सूची ☒

☐ कैफियत

७.२.४ राष्ट्रिय भवनसंहिता र मापदण्ड (स्थाससंऐन, २०७४ को दफा ४३ को उपदफा १)

- ☐ राष्ट्रिय भवनसंहिता पालना नभएको र स्थानीय भवन मापदण्ड तर्जुमा नगरेको। (आधार नचाहिने)
- ☐ राष्ट्रिय भवनसंहिता र मापदण्डको आंशिक रूपमा पालना भएको। (आधार १)
- ☒ राष्ट्रिय भवनसंहिता र स्थानीय भवन मापदण्डको पूर्ण रूपमा पालना भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- भवन निर्माण स्वीकृति दिएको र निर्माण सम्पन्न भएको लाभग्राहीको सूची ☒
- स्थानीय भवन संहिताको प्रति ☒

☐ कैफियत



७. भौतिक पूर्वाधार

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

७.३ परिमाणात्मक स्थिति

७.३.१ सडकको विस्तार (स्थाससं, २०७४ को दफा ११ को उपदफा ट १,५)

- ☐ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा १०% भन्दा कम सडक थप भएको। (आधार १,२)
- ☒ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा (१०-२५)% सम्म सडक थप भएको। (आधार १,२)
- ☐ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा २५% भन्दा बढी सडक थप भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- सवारी साधन चल्न सक्ने विस्तारित सडकको अवलोकन प्रतिवेदन ☒
- वार्षिक प्रगति र समीक्षा प्रतिवेदन ☒

☐ कैफियत

७.३.२ सडकको स्तर उन्नति (स्थाससं, २०७४ को दफा ११ को उपदफाको ट १,५)

- ☐ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा ५% भन्दा कम सडक स्तर उन्नति भएको। (आधार १,२)
- ☐ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा (५-१५)% सम्म सडक स्तर उन्नति भएको। (आधार १,२)
- ☒ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा १५% भन्दा बढी सडक स्तर उन्नति भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- स्तर उन्नति भएको सडकको अवलोकन प्रतिवेदन ☒
- वार्षिक प्रगति र समीक्षा प्रतिवेदन ☒

☐ कैफियत

७.३.३ खानेपानी सेवा विस्तार (स्थाससं, २०७४ को दफा ११ को उपदफा २ को थ १, सोही दफाको उपदफा ४ को ग २, दफा १२ को उपदफा २ को ग १०)

- ☐ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा १०% भन्दा कम घरधुरीमा खानेपानी सेवा विस्तार भएको। (आधार १,२)
- ☐ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा (१०-२५)% सम्म घरधुरीमा खानेपानी सेवा विस्तार भएको। (आधार १,२)
- ☒ गत वर्षको तुलनामा मूल्याङ्कन अवधिमा २५% भन्दा बढी घरधुरीमा खानेपानी सेवा विस्तार भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- खानेपानीको अवलोकन प्रतिवेदन ☒
- वार्षिक प्रगति र समीक्षा प्रतिवेदन ☒

☐ कैफियत

७.३.४ वार्षिक योजनाको कार्यान्वयन स्थिति (स्थाससं, २०७४ को दफा ७१ को उपदफा २ विवरणमा चालु आ.व. को प्रगतिको अनुमान समेत पेश गर्नु पर्ने)

- ☐ मूल्याङ्कन अवधिमा सम्पन्न गर्नुपर्ने स्वीकृत वार्षिक योजनाको ५०% भन्दा कम भौतिक पूर्वाधार योजना सम्पन्न भएको। (आधार १,२)
- ☐ मूल्याङ्कन अवधिमा सम्पन्न गर्नुपर्ने स्वीकृत वार्षिक योजनाको (५०-८०)% सम्म भौतिक पूर्वाधार योजना सम्पन्न भएको। (आधार १,२)
- ☒ मूल्याङ्कन अवधिमा सम्पन्न गर्नुपर्ने स्वीकृत वार्षिक योजनाको ८०% भन्दा बढी भौतिक पूर्वाधार योजना सम्पन्न भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- भौतिक पूर्वाधारको अवलोकन प्रतिवेदन ☒
- वार्षिक प्रगति र समीक्षा प्रतिवेदन ☒

☐ कैफियत

७.३.५ फोहोर मैला व्यवस्थापन (स्थाससं, २०७४ को दफा ११ को उपदफाको ग ११)

- ☐ कुनै नीतिगत व्यवस्था नभएको साथै फोहोर मैला व्यवस्थित गर्न नसकिएको। (आधार नचाहिने)
- ☐ फोहोर मैला व्यवस्थापनको लागि नीतिगत व्यवस्था गरी व्यवस्थापन गर्न प्रारम्भ गरिएको। (आधार १,२)
- ☒ फोहोर मैला व्यवस्थापनको लागि स्पष्ट नीति निर्धारण गरी फोहोर विसर्जन केन्द्र बनाई एकीकृत फोहोर मैलाको व्यवस्थापन गरिएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- फोहोर विसर्जन केन्द्रको परिचयात्मक तस्विर ☒

☐ कैफियत

७.३.६ औद्योगिक पूर्वाधार (स्थाससंरेन, २०७को दफा ११)

- ☐ एक स्थानीय तह एक उद्योग ग्रामको नीति अनुरूप औद्योगिक ग्रामको स्थापना नभएको (आधार नचाहिने)
- ☐ औद्योगिकग्राम लागि जग्गा एकिन गरी डीपीआर निर्माण भएको (आधार १, २)
- ☒ औद्योगिकग्रामको निर्माण भई सञ्चालनमा आएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- जग्गाको प्रमाण 
- डीपीआर 
- औद्योगिक ग्रामको निर्मित संरचना र सञ्चालन कार्यविधि 

☒ कैफियत

मन्त्री परिषदले निर्णय गरेको





तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

८. सामाजिक समावेशीकरण

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

८.१ समग्र स्थिति

८.१.१ सामाजिक विभेदको न्यूनीकरण (संविधानको धारा १८, समानताको हक)

- ☐ समाजमा छुवाछुत बिद्यमान रहेको, सामाजिक कुरीति र अन्धविश्वास कायम रहेको, लैङ्गिक विभेद र हिंसाका घटनामा कमी नआएको। (आधार २)
- ☐ छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरू न्यूनीकरणका लागि स्थानीय नीति तथा कार्यक्रम तर्जुमा भएको। (आधार १,२)
- ☐ छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरू न्यूनीकरणका लागि स्थानीय नीति तथा कार्यक्रम अनुरूप टोल विकास संस्था मार्फत सामाजिक परिचालन कार्यक्रम सञ्चालन गरिएको। (आधार १,२,३)
- ☒ छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरूसँग सम्बन्धित उजुरीमा उल्लेख्य रूपमा कमी आई सामाजिक सहिष्णुता र सौहार्दता सहितको समतामूलक समाजको आधार तयार भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

• सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

• छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरूसँग सम्बन्धित उजुरी दर्ता किताव ☒

• सामाजिक विभेद निवारण सम्बन्धी कार्ययोजना ☒

८.१.२ समानुपातिक सहभागिता (स्थासंसर्ग, २०७२को दफा १११)

- ☐ स्थानीय तहबाट गठन हुने समिति उपसमितिहरू, कार्यदल गठन गर्दा कानुनले निर्दिष्ट गरेको समानुपातिक समावेशीता कायम नगरेको। (आधार नचाहिने)
- ☐ स्थानीय तहबाट गठन हुने समिति उपसमितिहरू, कार्यदल गठन गर्दा आंशिक रूपमा कानुनले निर्दिष्ट गरेको समानुपातिक समावेशीता कायम गरेको। (आधार १)
- ☐ स्थानीय तहबाट गठन हुने समिति उपसमितिहरू, कार्यदल गठन गर्दा पूर्णरूपमा कानुनले निर्दिष्ट गरेको समानुपातिक समावेशीता कायम गरेको। (आधार १,२)
- ☒ स्थानीय तहबाट गठन हुने समिति उपसमितिहरू, कार्यदल गठन गर्दा आंशिक रूपमा कानुनले निर्दिष्ट गरेको समानुपातिक समावेशीता कायम गरी निर्णय प्रकृत्यामा सहभागिता भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

• गठित समिति तथा उपसमितिहरूको सामाजिक समावेशीता सहित देखिने सूची ☒

☐ कैफियत

• समिति उपसमितिहरूको बैठकको उपस्थिति र निर्णय किताव ☒



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

८. सामाजिक समावेशीकरण

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

८.२ प्रक्रियागत स्थिति

८.२.१ सामाजिक सुरक्षा तथा संरक्षण (स्थाससंऐन, २०७२को दफा १३पदफात)

- ☐ बालबालिका पुनर्स्थापना केन्द्र, जेष्ठ नागरिक आश्रय केन्द्र, अशक्त स्याहार केन्द्र स्थापना र सञ्चालन सम्बन्धमा कुनै कार्य नभएको (आधार नचाहिने)
- ☐ बालबालिका पुनर्स्थापना केन्द्र, जेष्ठ नागरिक आश्रय केन्द्र, अशक्त स्याहार केन्द्र स्थापना र सञ्चालनका लागि नीति/कार्यक्रम तर्जुमा भई कार्यान्वयनको चरणमा रहेको (आधार १)
- ☒ बालबालिका पुनर्स्थापना केन्द्र, जेष्ठ नागरिक आश्रय केन्द्र, अशक्त स्याहार केन्द्र स्थापना र सञ्चालनका लागि नीति/कार्यक्रम तर्जुमा भएको र आवश्यकता अनुसार केन्द्रहरु स्थापना भई नियमित सञ्चालन भएको तथा सहज पहुँच भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- सामाजिक सुरक्षा तथा संरक्षण सम्बन्धी नीति तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

- बालबालिका पुनर्स्थापना केन्द्र, जेष्ठ नागरिक आश्रय केन्द्र, अशक्त स्याहार केन्द्रहरुको सूची ☒

८.२.२ घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा चेतनामूलक अभियान (स्थाससंऐन, २०७२को दफा १३पदफाको ग ३०)

- ☐ घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा चेतनामूलक अभियान सम्बन्धी कुनै कार्यक्रम नभएको (आधार नचाहिने)
- ☐ घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा चेतनामूलक अभियान सम्बन्धी कार्यक्रम पर्याप्त र प्रभावकारी नभएको (आधार १,२)
- ☒ टोल विकास संस्थालाई परिचालन गरी घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा चेतनामूलक अभियान सम्बन्धी कार्यक्रम पर्याप्त र प्रभावकारी भएको (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒
- सञ्चालन रेकर्डिङ/ प्रतिवेदन ☒
- घरेलु हिंसा सम्बन्धी उजूरीमा र फछ्यौटको सूची ☒
- टोल विकास संस्थाको प्रगति प्रतिवेदन ☒

☒ कैफियत

बालमैत्री नगर तथा लैंगिक मैत्री नगरका लागि टोल टोलमा

८.२.३ बालश्रम, बाल विवाह, बहुविवाह, दाइजो/दहेज, बोक्सी, छाउपडी जस्ता प्रथासँग सम्बन्धित कार्यहरु (स्थाससंऐन, २०७२को दफा १३पदफाको ग ३०)

- ☐ बाल श्रम, बालविवाह, बहुविवाह, दाइजो/दहेज, बोक्सी, छाउपडी जस्ता प्रथा नियन्त्रणका लागि कुनै नीति र कार्यक्रम नभएको। (आधार नचाहिने)
- ☐ बालश्रम, बालविवाह, बहुविवाह, दाइजो/दहेज, बोक्सी, छाउपडी जस्ता प्रथा नियन्त्रणका लागि नीति वा कार्यक्रम तयार भएको। (आधार १,२)
- ☒ टोल विकास संस्था परिचालन गरी बाल श्रम, बालविवाह, बहु विवाह, दाइजो/दहेज, बोक्सी, छाउपडी जस्ता प्रथा नियन्त्रणका लागि नीति वा कार्यक्रम तयार भई यस सम्बन्धी सामाजिक परिचालन कार्यक्रमहरु कार्यान्वयन भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- वार्षिक कार्यक्रम, कार्यान्वयन प्रतिवेदन ☒
- यस सम्बन्धी उजूरीमा र फछ्यौटको सूची ☒

☒ कैफियत

यस मुल्यांकन अबधिमा बाल श्रम, बालविवाह, बहु विवाह,

८.२.४ लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी बजेट परीक्षण (GESI Audit) (स्थाससंऐन, २०७२को दफा २३पदफा को छ)

- ☐ लैङ्गिक उत्तरदायी बजेट परीक्षण (GESI Audit) हुने नगरेको। (आधार नचाहिने)
- ☐ लैङ्गिक उत्तरदायी बजेट परीक्षण (GESI Audit) हुने गरेता पनि योजना तथा कार्यक्रममा प्रतिबिम्बित नभएको। (आधार १,२)
- ☒ लैङ्गिक उत्तरदायी बजेट परीक्षण (GESI Audit) भई सोही अनुसार योजना तथा कार्यक्रम तर्जुमा गर्ने गरेको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- GRB Audit Report ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

८. सामाजिक समावेशीकरण

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

८.३ परिमाणात्मक स्थिति

८.३.१ महिला विरुद्ध हुने घरेलु हिंसाको घटनामा कमी (अघिल्लो आ

- ☐ कमी नआएको। (आधार १,२)
- ☐ २०% सम्म कमी आएको। (आधार १,२)
- ☒ २०% भन्दा बढीले कमी आएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- पूर्व-अवस्था र वर्तमानको विश्लेषणात्मक दस्तावेज ☒
- उजुरी दर्ता किताव ☒

☒ कैफियत

गत आब मा ५ वटा र यस
आवमा २ वटा मात्र

८.३.२ बालश्रम, बालविवाह, बहुविवाह, दाइजो/दहेज, बोक्सी, छाउपडी जस्ता प्रथा रोकथामका लागि तर्जुमा गरिएका कार्यक्रममा लगानी (सशर्त अनुदान बाहेक बाँकी वजेटको)

- ☐ ०.२% भन्दा कम (आधार १,२)
- ☐ ०.२% देखि ०.५% सम्म (आधार १,२)
- ☒ ०.५% भन्दा माथि (आधार १,२)

प्रमाणीकरणको आधार:

- पूर्व-अवस्था र वर्तमानको विश्लेषणात्मक दस्तावेज ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

८.३.३ महिला/दलित/अपाङ्गता भएका व्यक्ति संयोजक/ अध्यक्ष भएको उपभोक्ता समितिहरुको सङ्ख्या (कूल गरीत उपभोक्ता समितिको)

- ☐ १० % भन्दा कम (आधार १,२)
- ☐ १० % देखि ३० % सम्म (आधार १,२)
- ☒ ३० % भन्दा बढी (आधार १,२)

प्रमाणीकरणको आधार:

- सबै उपभोक्ता समितिका कार्यसमितिहरुको नामावलीको लगत ☒
- पूर्व-अवस्था र वर्तमानको विश्लेषणात्मक दस्तावेज ☒

☐ कैफियत

८.३.४ आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको सामाजिक र आर्थिक उत्थानमा गरिने लगानी (सशर्त अनुदान बाहेक बाँकी वजेटको)

- ☐ २ % भन्दा कम (आधार १,२)
- ☐ २ % देखि १० % सम्म (आधार १,२)
- ☒ १० % भन्दा बढी (आधार १,२)

प्रमाणीकरणको आधार:

- पूर्व-अवस्था र वर्तमानको विश्लेषणात्मक दस्तावेज ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

९. वातावरण संरक्षण तथा विपद व्यवस्थापन

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

९.१ समग्र स्थिति

९.१.१ विपद् व्यवस्थापन (स्थाससंऐन, २०७२को दफा १३पदफाको न)

- ☐ विपद् व्यवस्थापनका लागि यस सम्बन्धी योजना, नीतिगत व्यवस्था तथा आपतकालिन कार्यसञ्चालन केन्द्र लगायतका संरचागत व्यवस्था नभएको तर सामान्य राहत वितरणमा सिमित भएको। (आधार नचाहिने)
- ☐ विपद् व्यवस्थापनका लागि योजना लगायत यस सम्बन्धी ऐन, रणनीति र कार्ययोजना तर्जुमा भएको। (आधार १,२)
- ☐ विपद् व्यवस्थापनका लागि योजना, ऐन, रणनीति र कार्ययोजना तर्जुमा भएको र सो अनुरूप आपतकालिन कार्यसञ्चालन केन्द्र समेत सञ्चालन गरी विपद् व्यवस्थापनको कार्य प्रारम्भ भएको। (आधार १,२,३)
- ☒ विपद् व्यवस्थापनका लागि योजना, ऐन, रणनीति र कार्ययोजना तर्जुमा भएको र सो अनुरूप विपद् व्यवस्थापनको पूर्ण रूपमा कार्यान्वयन भएको तथा उद्धार र राहत सामग्रीहरूको उपलब्धताको सुनिश्चितता गरिएको। (आधार १,२,३,४)

प्रमाणीकरणको आधार:

- विपद् व्यवस्थापन योजना ✓
- विपद् व्यवस्थापन ऐन, रणनीति र कार्ययोजना ✓
- आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन भएको ✓
- उद्धार राहत सामग्रीको अभिलेख ✓

☐ कैफियत



१. वातावरण संरक्षण तथा विपद व्यवस्थापन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

१.२ प्रक्रियागत स्थिति

१.२.१ वातावरणीय प्रदूषण नियन्त्रण (जल, भूमि, ध्वनी, वायु र खाद्य) (स्थाससंएन, २०७०को दफा १३पदफा को ड १,२२ २६)

- ☐ वातावरणीय प्रदूषण नियन्त्रणका लागि कुनै कार्यक्रम नरहेको। (आधार नचाहिने)
- ☒ वातावरणीय प्रदूषण नियन्त्रणका लागि कार्यक्रम रहेता पनि प्रभावकारी नभएको। (आधार १)
- ☐ वातावरणीय प्रदूषण नियन्त्रणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको र वायु प्रदूषणको स्तर राष्ट्रिय मापदण्ड अनुरूप भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

१.२.२ वातावरणमैत्री पूर्वाधार

- ☒ स्थानीय वातावरण ऐन, वातावरणमैत्री नीति तथा कार्यक्रम नभएको (आधार १)
- ☐ स्थानीय वातावरण ऐन, वातावरणमैत्री नीति तथा कार्यक्रम कार्यान्वयन भई वातावरणमैत्री स्थानीय शासनका पूर्वाधार पुरा गरी कम्तीमा १ वटा वडालाई वातावरणमैत्री वडा घोषणा गरेको (आधार १,२)
- ☐ स्थानीय वातावरण ऐन, वातावरणमैत्री नीति तथा कार्यक्रम कार्यान्वयन भई वातावरणमैत्री स्थानीय शासनका पूर्वाधार पुरा गरी वातावरणमैत्री स्थानीय तह घोषणा गरेको (आधार १,२,३,४)

प्रमाणीकरणको आधार:

☐ कैफियत

१.२.३ विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कन (स्थाससंएन, २०७०को दफा १३पदफाको न ४)

- ☐ विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कन नभएको। (आधार नचाहिने)
- ☐ विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कन भएको तर सो अनुसार कार्यक्रम तर्जुमा नभएको। (आधार १)
- ☒ कार्ययोजना बमोजिम विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कनका आधारमा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- जोखिमक्षेत्रको नक्सा ☒
- सम्पन्न आयोजनाको सूची ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☒ कैफियत

जोखिम क्षेत्र पहिचान गरी
नक्सांकन भएको



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

९. वातावरण संरक्षण तथा विपद व्यवस्थापन

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

९.३ परिमाणात्मक स्थिति

९.३.१ वातावरणीय क्षेत्र प्रवर्द्धनमा बजेट विनियोजन

- ☐ वार्षिक रूपमा बाल उद्यान/खुलाक्षेत्र हरियालीक्षेत्र विस्तारका लागि समानीकरण अनुदानको १ % भन्दा कम बजेट विनियोजन तथा कार्यान्वयन भई चौतारीहरू वा पोखरीहरू वा सडक हरियाली क्षेत्र विस्तार भएको। (आधार १)
- ☐ वार्षिक रूपमा बाल उद्यान/खुलाक्षेत्र हरियालीक्षेत्र विस्तारका लागि समानीकरण अनुदानको १_३ % भन्दा बढी बजेट विनियोजन तथा कार्यान्वयन भई चौतारीहरू वा पोखरीहरू वा सडक हरियाली क्षेत्र विस्तार भएको। (आधार १)
- ☒ वार्षिक रूपमा बाल उद्यान/खुलाक्षेत्र हरियालीक्षेत्र विस्तारका लागि समानीकरण अनुदानको ३ % भन्दा बढी बजेट विनियोजन तथा कार्यान्वयन भई चौतारीहरू वा पोखरीहरू वा सडक हरियाली क्षेत्र विस्तार भएको। (आधार १)

प्रमाणीकरणको आधार:

- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

९.३.२ वातावरण संरक्षणमा टोल विकास संस्था, नागरिक तथा निजी क्षेत्र र गै

- ☐ वातावरण संरक्षणका कुनै पनि कार्यक्रममा टोल विकास संस्था, नागरिक तथा निजी क्षेत्र र गै.स.स.को सहभागिता नरहेको। (आधार नचाहिने)
- ☐ वातावरण संरक्षणका ५०% सम्म कार्यक्रममा टोल विकास संस्था, नागरिक तथा निजी क्षेत्र र गै.स.स.को सहभागिता रहेको। (आधार १,२)
- ☒ वातावरण संरक्षणका ५०% भन्दा बढी कार्यक्रममा टोल विकास संस्था, नागरिक तथा निजी क्षेत्र र गै.स.स.को सहभागिता रही वातावरण संरक्षण सम्बन्धी योजनाहरू कार्यान्वयन आएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- कार्यक्रममा नागरिक तथा निजी क्षेत्रको सहभागिता झल्कने दस्तावेजकोको प्रति ☒
- स्थानीय जनसहभागिता नीति ☒

☒ कैफियत

यो भिडियोमा सबै कुरा रहेको
<https://www.youtube.com>

९.३.३ स्थानीय विपद् व्यवस्थापन कोषमा बजेट विनियोजन र खर्च (वार्षिक रूपमा)

- ☐ तोकिएको छैन। (आधार नचाहिने)
- ☐ कूल पूँजीगत बजेटको ०.५% सम्म बिनियोजन भई विपद् व्यवस्थापनको पूर्व तयारी वा प्रतिकार्य वा पुर्नलाभको लागि विनियोजित बजेटको कम्तीमा ५० प्रतिशत बजेट खर्च भएको (आधार १,२)
- ☒ कूल पूँजीगत बजेटको ०.५% भन्दा वढी विनियोजन भई विपद् व्यवस्थापनको पूर्व तयारी वा प्रतिकार्य वा पुर्नलाभको लागि विनियोजित बजेटको कम्तीमा ५० प्रतिशत बजेट खर्च भएको (आधार १,२)

प्रमाणीकरणको आधार:

- विपद् व्यवस्थापन कोषमा जम्मा रकम र खर्चको विवरण ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

९.३.४ टोल विकास संस्था/ स्थानीय तहमा सामुदायिक संस्था गठन तथा सञ्चालन

- ☐ टोल विकास संस्था गठन र सञ्चालन सम्बन्धी कुनै कानून नभएको र कुनै पनि बस्तीमा टोल विकास संस्था गठन नभएको। (आधार नचाहिने)
- ☐ टोल विकास संस्था गठन र सञ्चालन सम्बन्धी कानून तर्जुमा भई केही वस्तीहरूमा टोल विकास संस्था गठन भएको। (आधार १,२)
- ☒ टोल विकास संस्था गठन र सञ्चालन सम्बन्धी कानून तर्जुमा भई सो कानूनका आधारमा ८० % भन्दा बढी घरधुरी टोल विकास संस्थामा आवद्ध भई सञ्चालन भएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- टोल विकास संस्थामा आवद्ध सदस्यहरूको संख्या ☒
- स्थानीय तहको बस्तुगत विवरण ☒
- टोल विकास संस्था गठन र सञ्चालन सम्बन्धी कानून को प्रति ☒

☐ कैफियत

१.३.५ एम्बुलेन्स, अग्नी नियन्त्रण जस्ता आकस्मिक सेवाहरुको उपलब्धता

- ☐ एम्बुलेन्स, अग्नी नियन्त्रण जस्ता आकस्मिक सेवाहरु उपलब्ध नभएको । (आधार नचाहिने)
- ☐ एम्बुलेन्स, अग्नी नियन्त्रण जस्ता आकस्मिक सेवाहरुमा ५०% सम्म जनसंख्याको पहुँच भएको। (आधार १)
- ☒ एम्बुलेन्स, अग्नी नियन्त्रण जस्ता आकस्मिक सेवाहरुमा ५०% भन्दा वढी जनसंख्याको पहुँच भएको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- एम्बुलेन्स, अग्नी नियन्त्रण जस्ता सेवाहरुको सुची 
- आकस्मिक सेवाहरुको पहुँचको समीक्षा प्रतिवेदन 

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

१०. सहकार्य र समन्वय

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

१०.१ समग्र स्थिति

१०.१.१ संघ, प्रदेश र स्थानीय तह बीचको सहकार्य र समन्वय (नेपालको संविधानको धारा २३५)

- ☒ स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम तय गर्दा संघ र प्रदेशसँग गर्नुपर्ने नीतिगत र कार्यगत समन्वय नगरेको (आधार नचाहिने)
- ☐ स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम तय गर्दा संघ र प्रदेशसँग गर्नुपर्ने नीतिगत र कार्यगत समन्वयका लागि आवश्यक निर्णय गरेको तर कानुन बनिनसकेको। (आधार १)
- ☐ आफ्ना नीति तथा कार्यक्रम तय गर्दा संघ र प्रदेशसँग गर्नुपर्ने नीतिगत र कार्यगत समन्वय आंशिक रूपमा गरेको। (आधार २,३)
- ☐ संघ र प्रदेशसँग गर्नुपर्ने नीतिगत र कार्यगत समन्वय गरेर मात्र आफ्ना नीति तथा कार्यक्रम तय गर्ने गरेको तथा स्थानीय तहले प्रदेशलाई बाँडफाँट गर्नुपर्ने राजस्व रकम नियमित रूपमा उपलब्ध गराएको। (आधार २,३)

प्रमाणीकरणको आधार:

☐ कैफियत

१०.१.२ अन्तर स्थानीय तह सहकार्य र समन्वय (प्राकृतिक श्रोतको संरक्षण र उपयोग, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा फौहोरमैला व्यवस्थापन, आपतकालीन सेवा व्यवस्थापन, राजस्व सङ्कलन आदि) (स्थाससंरेन, २०७७को दफा २६) (सहलगानीका योजनाहरू : ल्याण्डफिल साईट, अग्नी नियन्त्रण, सडक हरियाली, प्लाष्टिक नियन्त्रण, स्वास्थ्य शिक्षा, रंगशाला, खेलकुद, पर्यटन, बोटानिकल गार्डेन, नदी नियन्त्रण, सिंचाई, खानेपानी आदी)

- ☐ साझा सरोकारका विषयहरूमा सहकार्य र समन्वयका क्षेत्रहरू पहिचान नभएको र सो सम्बन्धमा कुनै पहल नभएको। (आधार नचाहिने)
- ☐ साझा सरोकारका विषयहरूमा सहकार्य र समन्वय गर्ने क्षेत्रहरू पहिचान भएको तर सो सम्बन्धी नीति र संरचना तयार नभएको। (आधार १)
- ☐ साझा सरोकारका विषयहरूमा सहकार्य र समन्वय गर्ने क्षेत्रहरू पहिचान भई सो सम्बन्धी नीति र संरचना तयार भएको। (आधार १,२)
- ☒ साझा सरोकारका विषयहरूमा सहकार्य र समन्वय गर्ने सम्बन्धित स्थानीय तहको नीति र संरचना निर्माण भई हरेक वर्ष कम्तीमा एक क्षेत्रमा सहलगानीका कार्यक्रमहरू सञ्चालनमा आएको। (आधार १,२,३)

प्रमाणीकरणको आधार:

- पहिचान भएका साझा सरोकारका विषयको सुची ☒
- संरचनाको खाका सहितको सहकार्य र समन्वय नीति ☒
- बैठकमा उपस्थिति र निर्णयको प्रति ☒

☐ कैफियत



१०. सहकार्य र समन्वय

समग्र स्थिति ✓

प्रक्रियागत स्थिति ✓

परिमाणात्मक स्थिति ✓

१०.२ प्रक्रियागत स्थिति

१०.२.१ दुई वा सो भन्दा बढी स्थानीय तहको सरोकारको विषयमा बन्ने समितिहरूको गठन र सञ्चालन (स्थाससंऐन, २०७२को दफा २६ अन्तर्गत)

- ☐ स्थानीय तहबीच साझा हित र सरोकारका विषयमा आवश्यक पर्ने कुनै पनि संयुक्त समिति गठन नभएको। (आधार नचाहिने)
- ☐ स्थानीय तहबीच साझा हित र सरोकारका विषयमा आवश्यक पर्ने संयुक्त समिति गठन भएको तर समिति क्रियाशील नभएको। (आधार १)
- ☒ स्थानीय तहबीच साझा हित र सरोकारका विषयमा आवश्यक पर्ने संयुक्त समिति गठन भई समितिहरू क्रियाशील रहेको। (आधार १,२)

प्रमाणीकरणको आधार:

- संयुक्त समितिको पछिल्लो बैठकको निर्णयको प्रति ✓
- संयुक्त समिति गठनको उपस्थिति र निर्णय पुस्तिका ✓

☐ कैफियत



तिलोत्तमा नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

Local Government Institutional Capacity Self-Assessment (LISA)

१०. सहकार्य र समन्वय

समग्र स्थिति ☒

प्रक्रियागत स्थिति ☒

परिमाणात्मक स्थिति ☒

१०.३ परिमाणात्मक स्थिति

१०.३.१ अन्तर सरकारी समन्वय तथा सहजीकरण

- ☒ स्थानीय तहले सङ्घीय र प्रदेशस्तरको आयोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्न विषयमा कुनै पनि जानकारी नभएको । (आधार नचाहिने)
- ☐ स्थानीय तहले सङ्घीय र प्रदेशस्तरको आयोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्न विषयमा जानकारी भई समन्वयको संरचना तयार भएको तर क्रियाशील नभएको । (आधार १,२)
- ☐ स्थानीय तहले सङ्घीय र प्रदेशस्तरको आयोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्न विषयमा जानकारी भई समन्वयका लागि संरचना तयार भई संरचना क्रियाशील भएको । (आधार १,२,३)

प्रमाणीकरणको आधार:

☐ कैफियत

१०.३.२ अन्तर स्थानीय तह साझेदारी

- ☐ लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि अन्य गाउँपालिका वा नगरपालिकासँग साझेदारीमा आयोजनाको संयुक्त व्यवस्थापन गर्ने सन्दर्भमा कुनै कार्य नभएको । (आधार नचाहिने)
- ☐ लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि अन्य गाउँपालिका वा नगरपालिकासँग साझेदारीमा आयोजनाको संयुक्त व्यवस्थापन गर्ने कम्तीमा एउटा कार्यक्रम सञ्चालन भएको । (आधार १,२)
- ☒ लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि अन्य गाउँपालिका वा नगरपालिकासँग साझेदारीमा आयोजनाको संयुक्त व्यवस्थापन गर्ने १ भन्दा बढी कार्यक्रम सञ्चालन भएको । (आधार १,२)

प्रमाणीकरणको आधार:

- स्थानीय तहहरूबीच साझेदारी भएको निर्णय पुस्तिका ☒
- वार्षिक बजेट तथा कार्यक्रमको प्रति ☒

☐ कैफियत

१०.३.३ जिल्ला समन्वय समिति सँगको समन्वय

- ☒ विकास निर्माण सम्बन्धी कार्यमा सहजीकरण गर्न जिल्ला समन्वय समितिबाट प्राप्त पृष्ठपोषण, सुझाव तथा अनुगमन प्रतिवेदन माथि कार्यपालिकामा कुनै छलफल नभएको (आधार नचाहिने)
- ☐ विकास निर्माण सम्बन्धी कार्यमा सहजीकरण गर्न जिल्ला समन्वय समितिबाट प्राप्त पृष्ठपोषण, सुझाव तथा अनुगमन प्रतिवेदन माथि कार्यपालिकामा छलफल भएको तर सो सम्बन्धमा कुनै निर्णय नभएको (आधार १)
- ☐ विकास निर्माण सम्बन्धी कार्यमा सहजीकरण समन्वय समितिबाट प्राप्त पृष्ठपोषण, सुझाव तथा अनुगमन प्रतिवेदन माथि कार्यपालिकामा छलफल भई आवश्यक निर्णय भएको । (आधार १,२)

प्रमाणीकरणको आधार:

☐ कैफियत